

**जातिय अल्पसंख्यकहरुको समानताको प्रवर्द्धनका लागि
विद्यमान तथा योजनाबद्ध उपायहरु**

रोजगार

सरकारले जातिय अल्पसंख्यकहरुको रोजगारमा सहजीकरण गर्न उच्च महत्व दिएको छ (EMs)। यसका लागि, श्रम विभाग (LD) रोजगार सहायता सेवाहरुमा उनीहरुको पहुँच बढाउन विभिन्न उपायहरु अपनाएको छ ।

जातिय अल्पसंख्यक समुदायका जागिर खोज्नेहरुको लागि निःशुल्क तथा बृहत रोजगार सेवाहरु

विद्यमान
उपायहरु

- रोजगार सेवाहरु अंग्रेजी र चीनी भाषामा श्रम विभागको सञ्जालका 13 रोजगार केन्द्र, तीन उद्योगमा आधारित नियुक्ति केन्द्र, दुरसञ्चार रोजगार सेवा केन्द्र तथा अन्तरक्रियात्मक रोजगार सेवा (iES) को वेवसाइट (<http://www.jobs.gov.hk>) बाट उपलब्ध गराएको छ ।
- LD लेचिनियाँ वा अंग्रेजी दुवै नबोल्ने नोकरी खोजी गर्ने हरुका लागि निःशुल्क दोभासे सेवा प्रदान गर्नका लागि अल्पसंख्यक जातिका बासिन्दाहरुको मेलमिलाप तथा सुधार केन्द्र (CHEER) संग समन्वय गरेको छ । CHEER द्वारा प्रदान गरिने दोभासे सेवाको प्रवर्द्धन गर्नका लागि मुख्यEM भाषामा पोस्टरहरु(जस्तै- ट्यागलग, बहासा इन्डोनेसीयन, थाई, हिन्दी, उर्दू, नेपाली र पन्जाबी) नोकरीकेन्द्र तथा उद्योगमा आधारित नोकरी केन्द्रहरुमा देखिनेगरी टाँसीनेछ । दोभासे सेवाको परिचय दिन माथिका केन्द्रहरुले यी EM भाषाहरुमा फारम पनि तयार गरेको छ । यस्ता सेवा चाहिन्छ वा चाहिन्न भनेर

निर्धारण गर्नका लागि हरेक EM आगन्तुकहरूले फारममा हस्ताक्षर गर्नु पर्छ ।

- नोकरी केन्द्रहरू विशेष काउन्टरहरूमा संचालित हुन्छन् र EM नोकरी खोजीकर्ताहरूकालाई आवश्यकता अनुसार नोकरी सम्बन्धी जानकारीमूलक कार्यक्रमहरू संचालन हुन्छन्। श्रोत केन्द्रहरू तथा EM नोकरी खोजीकर्ताहरूका (<http://www.jobs.gov.hk/EM>) लागि सूचना प्रदान गर्ने समर्पित वेबपृष्ठहरू पनि नोकरी केन्द्र तथा iES वेबपृष्ठमा क्रमैसँग राखिएको छ ।
- जागिर खुल्ला भएको मुख्य सूचना चीनी र अंग्रेजी दुवै भाषामा अन्तरक्रियात्मक रोजगार सेवाको वेवसाइट, यसको मोबाइल एप्लिकेसन साथै रोजगार केन्द्रहरू र अन्य सहज स्थानमा राखिएको जागिर खोज्ने मञ्चमा प्रचार गरिन्छ । रोजगारदाताहरूलाई जागिरको मागमा भाषा आवश्यकता सहज बनाउन प्रोत्साहन गरिन्छ । रोजगार दाताहरूलाई अन्तरक्रियात्मक रोजगार सेवाको वेवसाइटको माध्यमबाट जागिरको मागहरू पेश गर्न सान्दर्भिक सूचना चीनी र अंग्रेजीमा एकैसाथ प्रदान गर्न सहजीकरणको निम्ति श्रम विभागले केहि प्रचलित पदहरूको कामको विवरणको पूर्व अनुवादित नमुना पनि बनाएको छ ।
- जातिय अल्पसंख्यकका जागिर खोज्ने व्यक्तिहरूलाई रोजगार सेवाहरूमा सहजीकरण गर्नको लागि, सान्दर्भिक प्रचार पर्चाहरू चीनी, अंग्रेजी र जातिय अल्पसंख्यकका मुख्य भाषाहरूमा उपलब्ध गराइएको छ ।
- श्रम विभागले जातिय अल्पसंख्यकका जागिर खोज्ने व्यक्तिहरूलाई श्रम बजारको बारेमा अद्यावधिक जानकारी प्रदान गर्न ठूलो आकारको र जिल्लागत समावेशी रोजगार

मेलाको आयोजना गर्दै आएको छ ।

- LD ले EM हरुलाई सेवा प्रदान गर्नका लागि गैर-सरकारी संस्थाहरूसँग निकट रहेर काम गरिरहेको छ जसले गर्दा तिनको रोजगारी आवश्यकता अझै राम्ररी बुझ्न र EM नोकरी खोजी कर्ताहरुमाझ रोजगारी सेवाहरु प्रवर्धन गर्न टेवा पुग्छ ।
- युवा रोजगार तथा तालिम कार्यक्रमका प्रशिक्षार्थीहरुलाई नियुक्ति गर्न LD ले अल्पसंख्यक जातिहरुका लागि रोजगार सेवा राजदुत (ESA) कार्यक्रम लागु गर्दछ जो रोजगारी तालिम संचालन हुँदा नोकरी केन्द्र, उद्योगमा आधारित नोकरी केन्द्र तथा रोजगार मेलामा काम गर्नका लागि EM भाषामा संचार गर्न सक्छन्।
- LD ले EM नोकरी खोजि कर्ताहरुका लागि सजिलो होस् भनेर EM भाषामा निपुण दुइ जना रोजगार सहयोगीहरुसयाम शुइ पोको कोलुन वेस्ट जब सेन्टर र टिन सुई वाईको इम्प्लोयमेन्ट इन वनस्टेपमा राखेको छ ।
- श्रम विभागले जातिय अल्पसंख्यकहरुको जागिर खोज्ने व्यक्तिहरुसम्बन्धी सेवाहरु को समीक्षा गर्नेछ र यथोचित सुधारहरु गर्नेछ ।

भविष्यको
कामको
लेखाजोखा

उठाईएका/उठाइने निम्नथप उपायहरुअङ्गीकार गरिएको/गरिनेछ-

अतिरिक्त
कदमहरु

- LD लेसेप्टेम्बर 2018 देखि रहेका ESA हरुका लागि रोजगारको तालिम अवधि छ महिनादेखि एक बर्ष वृद्धि गरेको छ ।
- LD ले EM नोकरी खोजी गर्नेहरुका लागि गैर-सरकारी संस्थाहरूसँग मिलेर मामिला व्यवस्थापन पद्धतिबाट एउटा पाइलट कार्यक्रम सुचारु गर्नेछ जसबाट गैर-सरकारी

समुदाय संजालको सदुपयोग हुनेछ र मामिला व्यवस्थापन तथा EM मा सेवा गर्नेहरूको अनुभवको उपयोग हुनेछ ।

सोधपुछ/गुनासाहरु

यदि तपाईंलाई सोधप छ गर्न/स झाव दिन ईच्छा भएमा, कृपया श्रम विभागको कौं परि रोजगार केन्द्रहरु/रिय क्कत केन्द्रहरु सम्पर्क गर होला, वा रम विभागको रोजगार सेवाहरुको विभागलाई enquiry@labour.gov.hk इमेल पठाउर होला । रोजगार केन्द्रहरुःनिय क्कत केन्द्रहरुको सम्पर्कसम्बन्धी जानकारी तलको लि कमा पाउर सकरकन्छ ।

http://www1.jobs.gov.hk/1/0/WebForm/information/en/our_service/info_jobcentres.aspx

श्रम तथा कल्याण ब्यूरो

श्रम विभाग

जुलाई 2019